

डिलासैनी गाउँपालिकाको तालिम व्यवस्थापन तथा संचालन कार्यविधि, २०७९

पेश गरिएको मिति: २०७९।१०।२८

स्वीकृत मिति: २०७९।१०।२८

१. भूमिका:

१.२ यो कार्यविधि डिलासैनी गाउँपालिकाको गाउँ कार्यपालिका बैठकले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ ।

२. परिभाषा:

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा

१) "तालिम" भन्नाले मानवीय ज्ञान, सीप र धारणामा सकारात्मक परिवर्तन ल्याउने मानव संशाधन विकासका लागि संचालन गरिने क्रियाकलापहरू सम्झनु पर्दछ ।

२) "मानव संशाधन विकास" भन्नाले कुनै पनि प्रकारको सीप, क्षमता अभिवृद्धि सम्बन्धी तालिम, गोष्ठी, सेमिनार, सम्मेलन, अभिमुखीकरण जस्ता क्रियाकलापहरू सम्झनु पर्दछ ।

३) "सहजकर्ता वा प्रशिक्षक" भन्नाले मानव संशाधन विकाससँग सम्बन्धीत कुनै पनि ज्ञान, सीप भएको र उक्त ज्ञान, सीप अरुलाई प्रवाह गर्ने व्यक्तिलाई सम्झनु पर्दछ ।

४) "समिति" भन्नाले मानव संशोधन विकास क्रियाकलाप संचालक समितिलाई सम्झनु पर्दछ ।

५) "संयोजक" भन्नाले मानव संशोधन विकासका क्रियाकलापहरू संचालन गर्नका लागि गठित संचालक समितिको संयोजक सम्झनु पर्दछ ।

६) "सदस्य" भन्नाले मानव संशोधन विकासका क्रियाकलापहरू संचालन गर्नका लागि गठित संचालक समितिको सदस्य सम्झनु पर्दछ ।

७) "सदस्य सचिव" भन्नाले मानव संशोधन विकासका क्रियाकलापहरू संचालन गर्नका लागि गठित संचालक समितिको सदस्य सचिव सम्झनु पर्दछ ।

८) "कार्यक्रम संयोजक" भन्नाले मानव संशोधन विकासका लागि संचालन गरिएको तालिमको सम्पूर्ण व्यवस्थापकीय सहयोग पुर्याउने व्यक्तिलाई सम्झनु पर्दछ ।

९) "कार्यक्रम सहयोगी" भन्नाले मानव संशोधन विकासका लागि संचालन गरिएको तालिमको सम्पूर्ण व्यवस्थापकीय पक्षमा सहयोग पुर्याउने व्यक्तिलाई सम्झनु पर्दछ ।

१०) "मसलन्द" भन्नाले तालिम संचालन गर्दा लाग्ने आवश्यक सामग्रीहरू जस्तै: मार्कर, मेटाकार्ड, ब्राउनपेपर, मास्किड टेप आदिलाई सम्झनु पर्दछ ।

११) "प्रस्ताव" भन्नाले तालिम संचालन गर्नु पूर्व पेश गरिएको कार्ययोजना सहितको विस्तृत खाका सम्झनु पर्दछ ।

१२) "गाउँपालिका" भन्नाले डिलासैनी गाउँपालिका बैठकी सम्झनु पर्दछ ।

## लक्ष्य उद्देश्य नीति

### २.१ कार्यविधिको लक्ष्यः

- स्थानीय तहमा आवश्यक, उपयुक्त सीप, क्षमता एवं मानवीय संशोधनको विकास गरी गाउँपालिका समष्टिगत आर्थिक तथा समानुपातिक विकासका लागि चाहिने संयन्त्र तथा श्रोतको विकास गर्दै संस्थागत रूपमा सुदृढ गर्ने ।
- गाउँपालिका क्षेत्रमा समयानुकूल स्वराजगारमूलक मानवीय संशोधनको विकास गर्दै गरिबी न्यूनिकरणमा टेवा पुर्याउने ।

### २.२ कार्यविधिको उद्देश्यः

- भौतिक विकास, आर्थिक विकास, सामाजिक विकास लगायत अन्य पक्षहरूमा आवश्यक पर्ने मानवीय विकासको आवश्यकता एवं अनिवार्यताको पक्षमा वकालत गर्ने ।
- गाउँपालिका तहमा नागरिकहरूको सशक्तिकरण, आयमूलक/सीपमूलक तालिम, गोष्ठी, अभिमूखिकरण, अध्ययन भ्रमणको आयोजना एवं नवीनतम सूचना प्रविधिबाट ज्ञान, सीप र धारणामा परिवर्तन ल्याई गाउँपालिका तहमा दक्ष जनशक्ति तयार गर्ने ।
- निर्वाचित जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको आवश्यकता अनुसारको तालिम, गोष्ठी, अभिमूखिकरण आदि संचालन गरि सेवा तथा कार्य दक्षतामा अभिवृद्धि गर्ने ।
- मानव संशोधन विकासका क्रियाकलापहरू संचालन गर्ने विधिमा एकरूपता ल्याउने ।

### २.३ कार्यविधिको नीतिः

- जिल्लामा मानव संशोधन विकास सम्बन्धी कार्य गर्ने निकायहरू बीच समन्वय गर्ने ।
- मानव संशोधन विकासका क्रियाकलापहरूलाई सबै वडाका विकट क्षेत्रसम्म पुर्याउने ।
- मानव संशाधन विकासका क्रियाकलापहरूको लेखाजोखा राख्ने, अनुगमन/मूल्यांकन गर्ने एवं प्रतिवेदन तयार गरी सूचना शाखामा उपलब्ध गराउने ।
- मानव संशोधन विकास सम्बन्धी क्रियाकलापहरूको वार्षिक कार्य योजना तयार गर्ने र गाउँसभाबाट अनुमोदन गराई कार्यक्रमहरू कार्यान्वयन गर्ने ।
- मानवीय संशाधन विकाससँग सम्बन्धीत क्रियाकलापहरूका लागि गाउँसभाबाट उपयुक्त बजेट विनियोजन गर्ने ।
- मानवीय संशाधन विकाससँग सम्बन्धीत कुनै पनि क्रियाकलापहरू संचालन गर्दा प्रस्तावमा एकरूपता ल्याउने ।
- मानवीय संशाधन विकासका योजना र क्रियाकलापलाई लैंगिक तथा सामाजिक समावेशी बनाइने ।

## मानव संसाधनसँग सम्बन्धित क्रियाकलापहरू

यस कार्यविधिका आधारमा निर्वाचित जनप्रतिनिधिहरू, कर्मचारीहरू, सरकारी एवं गैरसरकारी संस्था, सामुदायिक संस्था, उपभोक्ता समितिका पदाधिकारीहरू एवं विपन्न एवं पछाडि पारिएकाहरूको क्षमता तथा सीप विकासका लागि आवश्यकता अनुसार तपसिलका कार्यक्षेत्रमा क्रियाकलापहरू संचालन गरिनेछ । उक्त कार्यक्षेत्रमा आवश्यकता पहिचान(Need Assessments)लाई आधार मानी विभिन्न सीपमूलक, आयमूलक, क्षमता अभिवृद्धि तालिम/गोष्ठी/सेमिनार अन्तक्रिया जस्ता क्रियाकलापहरू संचालन गरिनेछ ।

- योजना तर्जुमा तथा अनुगमन/मूल्यांकन प्रक्रिया
- संस्थागत विकास
- सामाजिक परिचालन
- नेतृत्व विकास
- समूह व्यवस्थापन
- सशक्तिकरण
- प्रजनन् स्वास्थ्य
- महिला अधिकार/महिला सशक्तिकरण/लैंगिक समानता
- बाल अधिकार/बालमैत्री स्थानीय शासन
- दलित, जनजाति, अपांग तथा अन्य सुविधा विमुख वर्गको सशक्तिकरण
- मुक्त कम्मलहरी/द्वन्द्व पिडित/पिछडा वर्ग/लोपोन्मुख अल्पसंख्यक वर्गको सशक्तिकरण
- सामाजिक सुरक्षा
- पंजीकरण
- स्थानीय सरकार संचालन ऐन
- सुशासन
- प्राविधिक सीप विकास
- लेखा व्यवस्थापन
- प्रस्ताव तथा प्रतिवेदन लेखन
- सामाजिक परीक्षण
- सार्वजनिक लेखापरीक्षण
- सार्वजनिक सुनुवाई
- राजस्व अभिवृद्धि
- एकिकृत सम्पत्ति कर
- व्यवस्थापन विविध पक्षहरू जस्तै: विकास व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, कार्यालय व्यवस्थापन, रेकर्ड व्यवस्थापन, सूचना व्यवस्थापन आदि
- क्षमता विकासका विभिन्न आयामहरू
- सीप विकासका विभिन्न आयामहरू
- ज्ञान, सीप र धारणामा परिवर्तन ल्याउने कुनै पनि गतिविधिहरू
-

## तालिम संचालन सम्बन्धी व्यवस्था

गाउँपालिका तथा वडा तहमा संचालन हुने कुनै पनि तालिमले देहायका प्रक्रिया पूरा गरेको हुनुपर्नेछ ।

- तालिम कार्यक्रमहरू संचालन गर्दा अनुसूची १ को ढाँचामा अनिवार्यहरूपमा प्रस्ताव पेश गर्नु पर्नेछ । साथै यसै कार्यविधिको मापदण्ड अनुरूप नै खर्चको विनियोजन समेत गर्नुपर्नेछ ।
- वैयक्तिक विवरण(Biodata)का आधारमा प्रशिक्षक/सहजकर्ताको छनौट गर्नुपर्नेछ ।
- गाउँपालिका तहमा संचालन हुने तालिमको हकमा गाउँपालिकाले र वडा तहमा संचालन हुने तालिमको हकमा सम्बन्धीत वडाले सहभागीको छनौट गर्नुपर्नेछ । सहभागीको छनौट गर्दा बालबालिकासँग सम्बन्धीत तालिमको हकमा १८ वर्ष मुनिका, ज्येष्ठ नागरिकको हकमा ६० वर्ष माथिका र बाँकफको हकमा १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ । तालिमको प्रकृति हेरी उमेर समूहमा हेरफेर हुन सक्नेछ ।
- ५ लाख भन्दा मागि लागत अनुमान लाग्ने तालिम कार्यक्रम संघ संस्थामार्फत संचालन गर्नुपरेमा न्यूनतम ७ दिनको सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ । अनुसूची १ को ढाँचामा प्रस्ताव पेश गर्नु पर्नेछ र प्राप्त प्रस्तावनाहरू सम्बन्धीत शाखा तथा महाशाखा प्रमुखले मूल्यांकन गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष स्वीकृतिका लागि पेश गर्नु पर्नेछ ।
- गाउँसभाबाट पारित वार्षिक बजेट तथा कार्यक्रममा तोकिएको बाहेक अन्यको हकमा गाउँपालिकाको विकट वडा/गाउँ/टोल, दलित, आदिवासी/जनजाति, अपांगलगायतको पछाडि पारिएको वर्गलाई सम्बोधन हुने गरी कार्यक्रम तर्जुमा गर्नुपर्नेछ ।

### परिच्छेद ५

## तालिम संचालन सम्बन्धी व्यवस्था

सि न	प्रयोजन	दर	शर्तहरू(बजेटको अवस्थालाई दृष्टिगत गर्ने)	कैफियत
बढीमा १ हप्ता सम्मको कार्यक्रमका लागि				
१	क्षमता विकास तालिम एवं कार्यपत्र प्रस्तुतिका लागि सहजकर्ता गरे बापतको पारिश्रमिक प्रति सत्र/प्रति कार्यपत्र, कार्यपत्र नलेखेमा प्रतिसत्र	१६०० १०००	१. १ दिनमा ४ सत्र भन्दा बढी राख्न नपाइने । २. १ जनालाई औचित्य हेरी बढीमा २ सत्र सम्म दिन सकिनेछ । ३. वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने । ४. सत्र १ घण्टा ३० मिनेटको हुनेछ । बाहिरी प्रशिक्षकको हकमा सम्बन्धीत विषयको तालिमको प्रमाणपत्र तह भन्दा माथि हुनु पर्नेछ ।	
२	विशेष प्रकारको तालिम तथा विशेष सहजकर्ता बाहिर प्रदेश तथा संघबाट ल्याउनु परेमा कार्यपत्र प्रवचन बापत	२००० १४००	• आतेजाते दैनिक भ्रमण भत्ता नियम अनुसार उपलब्ध गराउनु पर्नेछ । कक्षा लिएको दिन दै भ्र भत्ता दिन मिल्ने छैन	

			<ul style="list-style-type: none"> <li>कार्यपत्र ७५० देखि १५०० शब्दको कार्यपत्र समावेश गर्नु पर्नेछ ७ दिनसम्मको सीप विकास तालिममा क्षमता विकास तालिमको मापदण्ड अनुसार नै सहजीकरण गरे बापतको पारिश्रमिक रकम सहभागी भत्ता दिन सकिनेछ ।</li> </ul>	
३	<p>सीप विकास तालिमको हकमा</p> <p>क) कक्षागत व्यवस्थापन प्रति कक्षा, कार्यपत्र प्रवचन</p> <p>ख) आवधिक अवस्थामा बाहिरी श्रोत व्यक्तिको हकमा ३० कार्य दिन सम्मको मुख्य प्रशिक्षकले न्युनतम कक्षा २ लिनु पर्ने ।</p> <p>ग) आवधिक अवस्थामा बाहिरी श्रोत व्यक्तिको हकमा ३० कार्य दिन भन्दा बढी मासिक एकमुष्ट मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकले एकमुष्ट मसलन्द खर्च बढीमा</p>	<p>१०००</p> <p>६००</p> <p>२००००</p> <p>१४०००</p> <p>२००००</p> <p>१४०००</p> <p>२५००</p>	<ul style="list-style-type: none"> <li>७ कार्य दिनसम्मको तालिम कक्षागत रूपमा र सो भन्दा बढीको रूपमा आवधिक रूपमा श्रोतव्यक्तिको व्यवस्था गर्नु पर्दछ । आवधिक रूपमा श्रोतव्यक्तिको व्यवस्था गर्दा एउटा तालिममा एक जना मुख्य र एकजना सहायक गरी दुईजना राख्नु पर्दछ । योग्यता तथा सीप स्तरका आधारमा स्थानीय प्रचलनको समेत विचार गरी उल्लेखित अधिकतम सिमाभित्र तिनको पारिश्रमिक तोक्नु पर्नेछ । उक्त सहजकर्ता सम्बन्धित विषयकफ तालिम प्राप्त प्रमाण पत्र समावेश रहेको हुनु पर्दछ ।</li> <li>सीप विकास तालिममा सम्बन्धित कार्यालयले संचालन गरेको तालिममा सोही कार्यालयको श्रोतव्यक्ति भएको अवस्थामा कक्षा लिए बापतको पारिश्रमिक नपाउने तर कार्यपत्र बापतको रकम पाउने छ ।</li> <li>कार्यक्रम संचालन गर्ने कार्यालयको कर्मचारीको परिवारको निकटतम व्यक्ति श्रोतव्यक्ति हुनु नहुने ।</li> <li>ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम जस्ता विभिन्न विषय विज्ञ आवश्यक हुने तालिममा आवधिक रूपमा श्रोतव्यक्तिको व्यवस्था गरेपछि पनि आवश्यक भए जम्मा कक्षाको २० प्रतिशतसम्म</li> </ul>	

			<p>अतिरिक्त श्रोत व्यक्तिद्वारा कक्षागतहरूमा संचालन गराउन सकिनेछ ।</p> <ul style="list-style-type: none"> <li>• एक कक्षाको अवधि १ घण्टा ३० मिनेट हुनु पर्नेछ ।</li> <li>• क्षमता विकास तथा सीप विकास तालिमको ७ दिन देखि ३० दिन सम्मको</li> </ul>	
४	कार्यक्रमका सहभागीलाई भत्ता प्रतिदिन गाउँपालिका स्तरिय वडास्तरिय	५०० ३००	<ul style="list-style-type: none"> <li>• सीप विकास तालिमको हकमा बढीमा २० जनासम्म सहभागी राख्न सकिने ।</li> <li>• क्षमता विकास तालिम/ कार्यक्रमकफ हकमा बढीमा ४० जना सम्म सहभागी राख्न सकिने ।</li> <li>• वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने ।</li> </ul>	
५	कार्यक्रम संयोजक प्रतिदिन	१०००	वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने ।	
६	कार्यालय सहयोगी प्रतिदिन	५००	वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने ।	
७	खाजा खर्च वडामा	२०० १५० देखि २०० सम्म	<ul style="list-style-type: none"> <li>• सहभागी संख्या, सहजकर्ता, कार्यक्रम संयोजक, सहयोगी कर्मचारी भन्दा बढीमा ५ जना सम्मलाई मात्र खाजाको व्यवस्थापन गर्न सकिने</li> <li>• विशिष्ट व्यक्तिहरू आमन्त्रित गरेको खण्डमा निजहरूको खाना, खाजा खर्च वापत बढीमा एकमुष्ट रु २००० सम्म खर्च गर्न सकिने । तर विशिष्ट व्यक्तिहरूको उपस्थिति भएको प्रमाणित हुनुपर्नेछ ।</li> </ul>	
८	सहभागी खाना(प्रति सहभागी प्रति खुराक)	३००	बिहानी शय्य समेत संचालन हुने भएमा ।	
९	आवासिय कार्यक्रम भए (प्रति सहभागी प्याकेजमा २ छाकको खाना, खाजा-नास्ता, आवास)	१०००	दैनिक भत्ता बाहेक	
१०	सहभागी स्टेशनरी	१००	लेखेको लागि डायरी र डटपेन उपलब्ध गराउने ।	
११	कार्यक्रमका लागि मसलन्द प्रति कार्यक्रम	२०००	<ul style="list-style-type: none"> <li>• १ दिनको कार्यक्रमको लागि मात्र</li> </ul>	

			<ul style="list-style-type: none"> <li>सो भन्दा माथिको भए आवश्यक भएमा मात्र दैनिक रु ५०० थप गर्न सकिने ।</li> </ul>	
१२	ब्यानर प्रति कार्यक्रम	१०००	<ul style="list-style-type: none"> <li>सामान्य कार्यक्रमको हकमा मात्र ।</li> <li>विशेष कार्यक्रम र विशेष ब्यानर भए औचित्यता हेरी दोब्बर गर्न सकिने ।</li> </ul>	
१३	हलभाडा प्रति दिन	३०००	ग्रामीण क्षेत्रमा प्रतिदिन रु १००० देखि १५०० सम्म मात्र ।	
१४	प्रतिवेदक	१०००	वास्तविक यातायात खर्च उपलब्ध गराउन सकिने ।	
१ हप्ता भन्दा माथिको कार्यक्रमको लागि आयआर्जन सम्बन्धी (सीप विकास तालिम)				
१	मुख्य सहजकर्ता पारिश्रमिक प्रतिदिन	१५००	एउटा तालिममा सकेसम्म २ जना भन्दा बढी सहजकर्ता प्रयोग नगर्ने कार्यपत्र अनिवार्य हुनु पर्ने तर अल्लो प्रशोधन सिलाई बुनाई तालिममा टिपोटहरू राख्नु पर्ने	
२	सहायक सहजकर्ता पारिश्रमिक प्रतिदिन	५०० देखि १०००	सहभागी धेरै भएको र अति आवश्यक पर्ने तालिममा मात्र प्रयोग गर्ने ।	
३	वस्तुगत टेवा प्रति सहभागी	३५०० देखि ५०००	वस्तुगत टेवा भन्नाले सीप उपयोग कार्यमा अभिप्रेरित गर्न सहायता स्वरूप प्रदान गरिने वस्तु जस्तै:बाखाको माउ, मौरीको घर,बिउबिजन तथा अन्य साधन वा प्रविधि। तर वस्तुगत टेवा प्रदान गर्ने कार्यक्रम भने स्वीकृत भएको हुनुपर्दछ।	
४	सीप विकास तालिमको कच्चा पदार्थ तथा बिउ बिजन र सामग्रीहरूको लागि	१२०००	७ दिन सम्म ८००० सात दिन भन्दा माथि १२००० सम्मको सामान खरिद गर्न सकिने र मेशिन तथा औजारहरू भाडामा लिनु पर्ने भएमा बढीमा दैनिक सामानको अनुसार १००० देखि ३००० सम्म खर्च गर्न सकिने छ । १२००० भन्दा माथि एडभान्स तालिमको लागि तालिम सामग्री खर्च गर्नुपर्ने भएमा अत्पादित सामग्री कार्यालयमा आम्दानी बाँधी कार्यालयमै व्यवस्थापन गर्नुपर्नेछ । ३०% कट्टी काटिनेछ ।	
५	हलभाडा प्रतिदिन	१०००	हल भाडामा लिनु पर्ने भएमा बढीमा दैनिक सामानको अनुसार १००० देखि ३००० सम्म खर्च गर्न सकिनेछ ।	

६	अध्ययन अवलोकन भ्रमण प्रतिव्यक्ति दिनको भत्ता	१६००	अध्ययन अवलोकन भ्रमणको हकमा आवश्यक खर्च नास्ता, खाना, आवास तथा गाडी भाडा, आवश्यक अन्य विविध खर्च नियमअनुसार प्रस्तावाना स्वीकृत गरी खर्च गर्न सकिनेछ ।
७	बैठक भत्ता	१००० देखि १५००	कार्यालय समय भन्दा बाहिर विहान बेलुका तथा विदाको दिन मात्र भत्ता दिन मिल्नेछ ।
८	गाउँपालिका स्तरिय तालिम गोष्ठी, अभिमुखिकरण, अन्तरक्रिया, अनुशिक्षण, भेला आदिमा भत्ता दर	३०० देखि १०००	यस्तो गाउँपालिका स्तरिय तालिम गोष्ठी अभिमुखिकरण, अन्तरक्रिया, अनुशिक्षण भेला आदिमा भत्ता कार्यालय समयमा पनि दिन मिल्नेछ ।
९	कार्यक्रम अनुगमन भत्ता	१५००	<ul style="list-style-type: none"> <li>• तालिम तथा कार्यक्रमहरुको अनुगमन गरे वापतको अनुगमन भत्ता लिन तोकिएको व्यक्तिले लिन सकिने</li> <li>• अनुगमनकर्ता प्रमुख प्रशासकीय अधिकृतले तोके बमोजिम हुनेछ ।</li> </ul>
गोष्ठी,सेमिनार, सम्मेलन, कार्यशालाको कार्यपत्रको टिप्पणीकर्ता			
१	पारिश्रमिक प्रति कार्यपत्र	१०००	एउटा कार्यपत्रमा दुईजना भन्दा बढी टिप्पणीकर्ता राख्न नहुने ।
सबै कार्यक्रमको हकमा			
१	विविध(प्रमाणपत्र, पानी सरसफाई फोटोकपी आदिको लागि )एकमुष्ट	१०००	

#### परिच्छेद ६

#### तालिम तथा कार्यक्रम अनुगमन: तालिका

दिन		दिन		दिन		दिन		प्रति व्यक्ति प्रति दिन अनुगमन हर
देखि	सम्म	देखि	सम्म	देखि	सम्म	देखि	सम्म	१५००

#### परिच्छेद ७

#### तालिम तथा कार्यक्रम अनुगमन गर्ने पदाधिकारी तथा कर्मचारी: खर्च प्रक्रिया

- गाउँपालिका तथा वडाहरुमा संचालन भएका तालिम तथा कार्यक्रमको अनुगमन: गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धीत शाखा महाशाखा प्रमुख उल्लेखित पदाधिकारीज्यूबाट तोकिएको जनप्रतिनिधि र कर्मचारीबाट अनुगमन गर्न सकिने छ ।



२. वडास्तरिय कार्यक्रम: वडा आफै संचालन गर्नु पर्नेछ । वडाले संचालन नगरी अन्य संघसंस्थाबाट भएको अवस्थामा वडा अध्यक्षबाट समेत कार्यक्रम अनुगमन गर्न सकिनेछ । वडा अध्यक्षले तोकेको सदस्यले अनुगमन गर्न सकिने र वडा आफैले संचालन गरेको कार्यक्रम तथा तालिममा गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धीत शाखा, महाशाखा प्रमुख उल्लेखित पदाधिकारीज्यूबाट तोकिएको जनप्रतिनिधि र कर्मचारीबाट अनुगमन गर्न सकिने छ ।
३. कार्यक्रमको अनुगमन र प्रतिवेदन सम्बन्धीत शाखा महाशाखा तथा वडाले पेश गर्नु पर्नेछ । सम्बन्धीत शाखा महाशाखा तथा वडाले पेश गर्नु पर्नेछ । सम्बन्धीत शाखा, महाशाखाले कार्यक्रम तथा संयुक्त अनुगमन गर्न सकिनेछ । उक्त अनुगमनको लागि सरकारी गाडी उपलब्ध नभएको अवस्थामा कार्यक्रम तथा अनुगमन प्रयोजनको लागि सरकारी दर रेटमा गाडी भाडामा लिई प्रयोग गर्न सकिनेछ ।
४. वडामा अन्तरक्रिया बैठक, गोष्ठी, सेमिनार, समिक्षा आदिको भत्ता प्रति व्यक्ति प्रति दिन रु ३०० सम्म ।
५. गाउँपालिका स्तरीय तालिम गोष्ठी अभिमुखिकरण, अन्तरक्रिया, अनुशिक्षण, भेला आदिमा भत्ता दर रु ५०० देखि १००० सम्म । भेला कार्यक्रममा यातायात वापत ३०० देखि ५०० सम्म दिन सकिने(यातायात दिनु पर्ने अवस्थामा) ।
६. भेला वा अन्तरक्रिया सहभागी संख्या बढीमा ६० जना र तालिममा ४० जना सीप विकास तालिमको हकमा २० जना राख्न सकिनेछ ।
७. कर्मचारी कार्यालयको कामको सिलसिलामा बास बस्ने गरी फिल्ड जानुपर्ने अवस्था भएमा निजले पाउने दैनिक भ्रमण भत्ताको आधा रकम र यातायात(वास्तविक) खर्च पाउनेछ ।
८. वडास्तरिय कार्यक्रम: वडा आफैले संचालन गर्नु पर्नेछ । वडाले संचालन नगरी अन्य संघसंस्थाबाट गराउने भएमा सूचना प्रकाशन गरी प्रक्रियागत रूपमा संस्था छनोट भएको संस्थाबाट कार्यक्रम संचालन गर्नु पर्नेछ । उक्त कार्यक्रम गाउँपालिका परिषद पास भएको हुनु पर्नेछ ।
९. गाउँपालिका स्तरीय कार्यक्रमको हकमा सम्बन्धीत शाखा, महाशाखाले संचालन गर्ने र अन्य संघसंस्थाबाट गराउने भएमा सूचना प्रकाशन गरि प्रक्रियागत रूपमा संस्था छनोट गरी छनोट भएको संस्थाबाट कार्यक्रम संचालन गर्नु पर्नेछ । उक्त कार्यक्रम गाउँपालिका परिषदबाट पास हुनु पर्नेछ ।
१०. विभिन्न संघसंस्थाबाट कार्यक्रम संचालनका लागि गरिएका प्रस्तावानाका कार्यक्रम तथा योजनाहरु गाउँसभाबाट पारित हुनु पर्नेछ । गाउँपालिकाको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख भएको हुनुपर्नेछ र यसरी वार्षिक कार्यक्रम पुस्तकमा उल्लेख भएको संस्था र बजेटको लागि संस्था छनोट गरिरहनु नपर्ने ।

नोट:

यस कार्यविधिमा कुनै कुराहरु बाझिन भएमा संघीय तथा प्रदेश सरकारबाट निर्मित ऐन, कानून, मापदण्ड, कार्यविधि वा नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । स्थानीय राजपत्रमा प्रकाशित मितिबाट लागु हुनेछ ।

अनुसूची-१  
कार्यक्रम कार्यान्वयन सम्बन्धी  
प्रस्तावना

आर्थिक वर्ष २०७ ।

पेश गर्ने संस्था:

संस्थाको छाप:

मिति: २०७९ । ।

१ गाउँसभाबाट स्वीकृत कार्यक्रमको नाम:

गाउँपालिका स्तरिय/वडास्तरीय:

वडास्तरीय भए वडाको नाम:

२ संचालन गरिने प्रस्तावित कार्यक्रमको नाम: वा संशोधित शीर्षक, कार्यक्रम भएमा सोको शीर्षक, कार्यक्रमको समेत नाम:

३ कार्यक्रमको प्रमुख उद्देश्यहरु: (बढीमा ३ वटा)

क

ख

ग

४ कार्यक्रमको अवधि: क)दिन: ख)शुरु मिति: ग)सम्पन्न गर्ने मिति:

५ कार्यक्रम संचालन गर्ने स्थान: डिलासैनी गाउँपालिकाका वडा न: टोल/बस्ती:

६ कार्यक्रमबाट लाभान्वित हुने वर्ग:

७ कार्यक्रमबाट लाभान्वित हुने वर्गको संख्या:

महिला: पुरुष: जम्मा:

८ स्वीकृत बजेट विवरण:

गाउँपालिकाबाट रु: विषयगत कार्यालयबाट रु:

गैसबाट रु: अन्यबाट रु:

कुल जम्मा रु:

९ कार्यान्वयन गर्ने व्यक्ति/निकाय/संस्था:

----- गाउँपालिका मार्फत,

वडा कार्यालय मार्फत

उपभोक्ता समिति

मार्फत

गैसस मार्फत

टोल विकास समिति मार्फत

विज्ञ/व्यक्ति मार्फत

१० प्रमुख अपेक्षित नतिजाहरु:

११ प्रस्तावित कार्यक्रम अन्तरगत संचालन गरिने प्रमुख क्रियाकलाप/विषयवस्तु/सहजकर्ताहरुको विवरण

१२ प्रस्तावित खर्चको विवरण

सि न	विवरण	इकाई	परिमाण	दिन	दर	जम्मा
	जम्मा					

१३ प्रस्तावित कार्यक्रमको पारदर्शिता र गुणस्तर सुनिश्चतता

(माथि उल्लेखित कुनै टेबल अपुग भएमा छुट्टै थप गरी यसै साथ संलग्न गर्न सकिने छ ।)